

क्याम्पसमा सुरक्षित तरिकाले फर्कने योजना बनाउने

गएको हप्ता हामीले एउटा धेरै अनौठो सेमेस्टर सक्कायौं र २०२० को ब्याचका डिग्री पाउने ८,५०० भन्दा बढी विद्यार्थीहरूको उपलब्धिहरू मनायौं। COVID-19 विश्वव्यापी महामारीले हामीलाई प्रस्तुत गरेको अविश्वसनीय परिवर्तन र चुनौतिहरू कसैले पनि अपेक्षा गर्न सक्दैन थिए र म हाम्रो क्याम्पसको प्रतिक्रियाबाट प्रभावित छु र यसमा गर्व गर्छु।

हामी यो सङ्कटको तत्कालका समस्याहरूलाई झेल्दै गएका छौं, अब हामी अगाडि म तपाईंलाई गर्मी महिनाहरूमा चरणबद्ध रूपमा हाम्रो युनिभर्सिटी फेरि खोल्ने योजना र शरद ऋतुको सेमेस्टरको बारेमा निर्णय लिन हामी के गर्दैछौं भन्ने कुरा बताउन चाहन्छु।

हामी सबै क्याम्पसमा रहन चाहन्छौं र UW-Madison लाई प्रशंसनीय बनाउने केही व्यक्तिगत प्रशिक्षण र सामाजिक अन्तर्क्रियाहरू फेरि सुरु गर्न चाहन्छौं; तर, हामी एक धेरै ठूलो अनिश्चितता भएको अविश्वसनीय तरिकाले बदलिने स्थितिमा छौं। विस्कन्सिन र अरू राज्य हरूले भर्खर केही व्यवसायहरू खोल्न थालेका छन् र अर्को महिना हामी यो कुरा जान्ने छौं कि यो काम सङ्क्रमणको नयाँ लहर नल्याईकिन गर्न सकिन्छ कि सकिँदैन। हामी अझै पनि COVID-19 कसरी फैलन्छ, र त्यो फैल्ने क्रमलाई कम गर्ने तरिकाहरूको बारेमा सिक्दैछौं। हामीलाई निश्चित रूपमा मार्चको मध्यतिर, जब हामीले हाम्रो क्याम्पसलाई बन्द गर्नुपर्ने, भन्दा बढी थाहा छ र फेरि खोल्नलाई हामी त्यो ज्ञान चलाउनुछौं।

म तपाईंलाई यो पनि भन्न सक्छु कि UW-Madison शैक्षिक कार्यक्रमहरूको पूरा छनौट प्रस्तुत गर्दै यस शरद ऋतुका लागि खुला हुनेछ ताकि हाम्रा ४५,०००+ विद्यार्थीहरू आफ्नो शिक्षा जारी राख्न सकुन्। हामी सुनिश्चित गर्नेछौं कि विविध र समावेशी वातावरण विकासको हाम्रो प्रतिबद्धता पहिले जत्तिकै बलियो रहन्छ। मैले तपाईंलाई अझै पनि के भन्न सकिँदैन भने हामी कतिवटा व्यक्तिगत र अन्लाईन निर्देशन प्रस्तुत गर्न सक्षम हुनेछौं।

निर्देशनको माध्यम जुनसुकै भए पनि म्याडिसनमा हामी हजारौं विद्यार्थीहरू हुने अपेक्षा गर्छौं। हाम्रा अधिकांश स्नातक विद्यार्थीहरूको स्थायी ठेगानाहरू यहाँ छन्। र धेरै undergraduate विद्यार्थीहरू कक्षाहरू जसरी वितरण भएपनि म्याडिसनको आफ्नो डेरामा रहन रुचाउनेछन्। हामी जति धेरै साना छलफलका सेक्सन वा सेमिनारका कक्षाहरूको आमने सामने निर्देशनहरू प्रदान गर्न सक्नेछौं, म्याडिसनमा रहेका विद्यार्थीहरूले त्यति धेरै फाइदा उठाउन सक्नेछन्।

तर केही विद्यार्थीहरू हुनेछन् जो आफ्नो शिक्षा पछ्याउन चाहन्छन् र जो यहाँ हुन सक्दैनन् । यी मध्ये केही अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुनेछन्; केही स्वास्थ्य अवस्था भएका विद्यार्थी हुनेछन् जसलाई अझै अलग वातावरणमा बस्न महत्त्वपूर्ण हुनेछ । अर्कोतर्फ, केही विद्यार्थीहरू पनि छन् जसलाई आफ्ना डिग्रीको आवश्यकताहरू पुरा गर्नका लागि यहाँ हुनु आवश्यक छ । यसमा क्लिनिकल, क्षेत्र वा प्रयोगशालाको प्रशिक्षण गर्नु पर्ने विद्यार्थीहरू समावेश छन् । हामीसँग यी पाठ्यक्रमहरू र तीनलाई सुरक्षित रूपमा कसरी प्रस्तुत गर्न सक्छौं हेर्दै गरेको एउटा समूह छ ।

यी सबैले सुझाव दिन्छन् कि अर्को वर्ष हामी सम्भवतः शैक्षिक प्रस्तावहरूको केही हाइब्रिड मिश्रण प्रदान गर्दौं। ठूला लेक्चरहरू लगभग निश्चित रूपमा अन्लाईनबाट नै दिईनेछ, तर हामी भाग लिन सक्ने विद्यार्थीहरूका लागि आमने सामने सेक्शन बैठका हरू प्रस्तुत गर्ने आशा गर्दौं । हामीलाई पाठ्यक्रमको पर्याप्त भागहरूलाई अन्लाईन बनाउन आवश्यक छ । उही समयमा, चाहे व्यक्तिगत रूपमा होस् वा अन्लाईन, सिक्नको लागि र सानो समूहहरूले प्रदान गर्ने उपयुक्त सम्बन्धहरू प्रदान गर्न, हामीले धेरै भन्दा धेरै विद्यार्थीहरूलाई सानो कक्षा/छलफलको अनुभव दिने प्रयास गर्नुपर्दछ ।

छोटकरीमा, अर्को शरद ऋतुको सेमेस्टर सामान्य हुनेछैन । हामी स्पष्ट हुन चाहन्छौं, हामी केवल शरद ऋतुको सेमेस्टरको बारेमा मात्र कुरा गरिरहेका छैनौं । हामी जसरी भविष्यमा हेर्दौं, COVID-19 को चिन्ताले हाम्रो शैक्षिक कार्यक्रमलाई असर गर्ने कुराले गर्दा हामीले पूरै शैक्षिक वर्षको लागि तयारी गर्दौं ।

हामीले विद्यार्थी जीवनलाई असर गर्ने अन्य बदलहरूको पनि अनुमान गर्न सक्दौं । हामी आवस हलहरू र खाने सुविधाहरू सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने सबै तरिकाहरू हेर्दौं । हामीले कसरी विद्यार्थी कार्यक्रमहरूलाई नयाँ तरिकाले, जसमा *virtually* पनि समावेश छ, प्रस्तुत गर्नका लागि खोजी गर्दौं । धेरै शारीरिक दूरी कायम राख्न ठूला कोठाहरूमा साना कक्षाहरू राख्न आवश्यक पर्ने हुन सक्छ, जसले समय तालिकाहरू बदल्न सक्छ । अन्य कार्यक्रमहरू, भेला र गतिविधिहरू सङ्क्रमण जोखिम कम गर्न परिमार्जन गर्न आवश्यक पर्न सक्छ । र, हामी सबैलाई हाम्रो समुदायको सुरक्षाको लागि व्यक्तिगत रूपमा कदम चाल्न सोधिनेछ, जस्तै कि यदि हामी सन्चो छैनौं भने घरमै बस्ने ।

यो केवल विद्यार्थी र कक्षाको बारेमा मात्र होईन । हामीले हाम्रो व्यवसाय गर्ने तरिका पनि बदल्नु पर्नेछ । हामीले सरसफाइ गर्ने प्रक्रियाहरू, हाम्रो कार्यालयहरूमा डेस्कहरू बीचको दूरीहरू, मास्क लगाउने आवश्यकताहरू, परीक्षण उपलब्धता र अन्य धेरै

समस्याहरू हेर्नु पर्छ । हामीले हाम्रा कर्मचारीहरूलाई सुरक्षित राख्नुपर्छ । केही संकाय र कर्मचारीहरूका लागि जसले विशेष स्वास्थ्य जोखिमहरूको सामना गर्न सक्छन्, यसको मतलब सम्भव भएमा आउँदो वर्ष प्रायः घरबाट काम गर्ने हुन सक्छ ।

जसरी हामी गर्मी महिनाहरूमा क्याम्पसलाई ध्यानपूर्वक रूपमा चरणबद्ध तरिकाले फेरि खोल्ने योजना बनाउँदैछौं र यस आउँदो शरद ऋतुमा क्याम्पसमा विद्यार्थीहरू हुनेछन्, हामी यी सबै समस्याहरूका बारेमा सोच्दैछौं । जसरी विश्वव्यापी महामारीको क्रम जारी रहेको छ, यो स्पष्ट भएको छ कि यो एक धेरै जटिल काम हो । तयार हुनका लागि, हामीले सल्लाह र योजनाहरू विकास गर्ने विभिन्न विशेषज्ञहरूलाई जम्मा गरेका छौं ।

यहाँ काम गरिरहेका केही संकाय, कर्मचारी, र विद्यार्थीहरूका प्रमुख योजना समूहहरू छन्:

- शैक्षिक निरन्तरता (*Instructional Continuity*), जसले वसन्त सेमेस्टर र अन्तिमा परिक्षाहरूलाई सफल तरिकाले सक्काउन काम गर्‍यो र अब गर्मी महिनाहरूको पुरा अनलाइन अवधि समर्थन गर्दैछ ।
- शरद सेमेस्टर प्रशिक्षण (*Fall Semester Instruction*), जुन परिदृश्यहरूको विश्लेषण गर्दै बदलिने परिस्थिति अनुसार हामी व्यक्तिगत रूपमा, टाइबाट वा हाइब्रिड मोडेलमा परिचालन गर्न सक्ने योजना बनाउँदैछ ।
- अनुसन्धान रिबुट टोली (*Research Reboot Team*), जसले म्याडिसन क्याम्पसमा, विश्वविद्यालयको स्वामित्वका परिसरहरूमा र गैर-विश्वविद्यालय क्षेत्र साइटहरूमा, अनुसन्धान र अध्ययन गतिविधिहरू कसरी फेरि सुरु गर्ने योजना बनाउँदैछ ।
- COVID परीक्षण कार्यसमूह (*COVID Testing Workgroup*), जसले परीक्षण गरेर क्याम्पस समुदायको सुरक्षा बढाउने उत्तम रणनीतिहरूको पहिचान गर्दैछ ।
- क्याम्पस परिचालन पुनः स्थापना कार्यसमूह (*Resumption of Campus Operations Workgroup*), जसले गर्मीको सुरुवातबाट कर्मचारीहरूलाई चरणबद्ध तरिकाले फिर्ता ल्याउने योजना बनाइरहेको छ, र क्याम्पसमा फर्कने थप कर्मचारीहरूको लागि प्रक्रियाहरू बनाइरहेको छ ।
- विद्यार्थी मामिलाहरू (*Student Affairs*), जसले SOAR लाई *virtual* आयोजना गर्न, विद्यार्थी संलग्नता कार्यक्रमहरूको अन्लाईन आयोजना र फोन र अन्लाईन मार्फत चिकित्सा, परामर्श र स्वास्थ्य सम्बन्धित सेवाहरूको उपलब्धता बढाउन सल्लाह दिने समुदायसंग (*advising community*) योजना बनाउँदैछ र समन्वय गर्दैछ ।

यो केवल हाम्रो प्रमुख क्याम्पस योजना प्रयासहरूको आंशिक सूची हो ।

यी मध्य केही योजनाहरू, जस्तै *SOAR* को आयोजना, चाँडै नै तयार हुनेछन् । अरूहरू, जस्तै हाम्रो शरद सेमेस्टरको प्रशिक्षणका योजनाहरू, गर्मी महिनाहरूको अन्त्यसम्म पूरा हुँदैन जब हामी राज्य र राष्ट्रिय अवस्थालाई, जुन दिन दिनै बदलिन्छ, अझ राम्रोसँग जाँचन सक्छौं ।

हामीले *UW* प्रणाली र राज्य र स्थानीय स्वास्थ्य अधिकारीहरूको परामर्श लिएर कति व्यक्तिगत कक्षाहरू चलाउन सक्छौं भन्ने बारे अन्तिम निर्णय लिन जुलाईको अन्त्यको मिति लक्षित गरेका छौं । यस निश्चितताको अभावले विद्यार्थीहरू र अभिभावकहरूलाई निम्त्याउने निराशालाई म स्वीकार गर्न चाहन्छु । हामी सबैको शरद ऋतुको योजना बनाउने इच्छालाई हाम्रो समुदायलाई एउटा सुरक्षित वातावरण प्रदान गर्ने कुरासँग सन्तुलित गर्दैछौं । हामी गर्मी महिनाहरूमा सकेसम्म धेरै जानकारीको साथ अपडेटहरू प्रदान गर्न जारी राख्ने छौं ।

जसरी हामी केही ठूला चुनौतिहरूको सामना गर्दैछौं, त्यसरी नै विश्वका सबै कलेज र विश्वविद्यालयले पनि सामना गर्दैछन् । म विश्वास गर्दछु कि हामी कैयौं भन्दा राम्रो स्थितिमा छौं किनकि हामी यसमा राम्रो आर्थिक आधारमा आएका छौं, र हामीसँग *UW-Madison* मा नवीन र कडा परिश्रम गर्ने संकाय र कर्मचारीहरू र समर्पित विद्यार्थी र छात्रहरू छन् ।

COVID-19 सङ्कटले प्रस्तुत गरेको धेरै चुनौतिहरूको एउटा उपाय हामी पत्ता लगाउनेछौं । हामी निश्चित रूपमा अर्को वर्ष विद्यार्थीहरूको लागि पूर्ण शैक्षिक कार्यक्रम प्रस्तुत गर्नेछौं । हामी यसबाट केही नयाँ सीप र ज्ञानको साथ निस्कनेछौं जसले गर्दा हामीलाई लामो अवधिमा बलियो संस्था बनाउन सक्छ ।

र जब यो भाइरस पराजित हुन्छ, हामी सबै टेरसमा फेरि एक अर्काको साथको रमाइलो र हाम्रो साझा समुदायलाई मनाउने छौं ।